



प्रबन्धपत्र तथा नियमावली



नेपाल बैंक लिमिटेड
प्रधान कार्यालय
काठमाडौं, नेपाल

- मिति २०७७/०६/१९ गतेको विशेष साधारण सभाबाट संशोधित/पुनर्लेखित
- मिति २०७९/०९/२९ गतेको ६३ औं साधारण सभाबाट पारित संशोधन समावेश

ପ୍ରବନ୍ଧପତ୍ର

नेपाल बैंक लिमिटेडको

प्रबन्धपत्र

१. **कम्पनीको नाम :** यस बैंकको नाम “नेपाल बैंक लिमिटेड” हुनेछ र यसलाई अंग्रेजीमा Nepal Bank Limited भनिनेछ। जसलाई यस पछि बैंक भनिएको छ।
२. **बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना :** (१) यस बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं २२, धर्मपथमा रहनेछ।
(२) यस बैंकको कारोबार गर्ने स्थान नेपाल राज्यको विभिन्न स्थानमा रहनेछ र आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सकिनेछ।
३. **बैंकले गर्ने व्यवसाय वा कारोबारको प्रकृति :** बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१) तथा यस प्रबन्धपत्र तथा नियमावली बमोजिम बैंकिङ/वित्तीय कारोबार गर्नेछ।
४. **बैंकको मुख्य उद्देश्य :** (१) नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधीनमा रही बैंकिङ/वित्तीय कारोबार गर्ने यस बैंकको मुख्य उद्देश्यहरू देहाय बमोजिम हुनेछ :-
 - (क) बैंकको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्बर्द्धन गर्दै स्वस्थ्य प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बैंकिङ/वित्तीय मध्यस्थता सेवा उपलब्ध गराउने,
 - (ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यावसायको स्थापना, विकास, विस्तार र क्षमता एवं उत्पादकत्व वृद्धिका लागि आवश्यक बैंकिङ/वित्तीय साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुऱ्याउने,
 - (ग) उपलब्ध श्रम, सीप तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवं रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवं प्रवर्द्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुऱ्याउने,
 - (घ) बैंकिङ/वित्तीय सेवामा जोखिम कम गर्दै बैंकिङ/वित्तीय क्षेत्रको उदारीकरणमा मद्दत पुऱ्याई देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग पुऱ्याउने, र
 - (ङ) देशको समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्न सहयोग पुऱ्याउने।

(२) वैंकले उपदफा (१) बमोजिमको उद्देश्यहरु कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायवाट अनुमति वा इजाजतपत्र प्राप्त गर्नु पर्ने भएमा सो प्राप्त भएपछि मात्र कार्यान्वयन गरिनेछ ।

(३) उपदफा (१) मा उल्लेखित उद्देश्यको सम्बन्धमा अनुमति वा इजाजत प्राप्त गरेको पन्थ दिनभित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपी कार्यालयमा पेश गरिनेछ ।

५. बैंकको उद्देश्य प्राप्त गर्ने गरिने कामहरु : यस बैंकले दफा ४ बमोजिमको उद्देश्य प्राप्त गर्न कम्पनी ऐन, २०६३ को दफा १८ को उपदफा (१) को खण्ड (घ) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१) बमोजिम “क” वर्गको ईजाजतपत्र प्राप्त संस्थाको रूपमा रहने गरी सो ऐन, कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधीनमा रही देहाय बमोजिमका कार्यहरु गर्न सक्नेछ :-

- (क) बैंकलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र आवश्यक उपकरण खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने,
- (ख) बैंकलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाको शर्तहरु निर्धारण गर्ने,
- (ग) बैंकको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने र सञ्चालन गर्ने,
- (घ) बैंकलाई आवश्यक पर्ने रकम बैंक वा कुनै वित्तीय संस्थावाट धितो राखी वा नराखी कर्जा लिने,
- (ङ) बैंकको नामबाट शेयर तथा डिवेन्चर खरिद गर्न तथा त्यसलाई बिक्री गर्न सक्ने,
- (च) व्याज वा विना व्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने,
- (छ) नेपाल राष्ट्र बैंकले तोकिदिए बमोजिम विभिन्न प्रकारका कर्जा दिने,
- (ज) प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही विदेशी विनिमय कारोबार गर्ने,
- (झ) हायर पर्चेज, हाइपोथिकेशन, लिजङ्ग, हाउजिङ तथा सेवा व्यवसायको लागि कर्जा दिने,
- (ञ) नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही मर्चेण्ट बैंकिङ कारोबार गर्ने,
- (ट) अन्य बैंक वा वित्तीय संस्थाहरुसँग मिली सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारीपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रूपमा कर्जा दिने, दिलाउने व्यवस्था गर्ने,
- (ठ) स्वदेशी वा विदेशी बैंक वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने,
- (ड) आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो वापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितो बन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने र धितोबन्धक, सुरक्षणमा लिएको सम्पत्ति प्राप्त गर्ने, धारण गर्ने तथा सो सम्बन्धी अन्य कारोबार गर्ने ।
- (ढ) प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने,

- (ण) नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही टेलिफोन, टेलेक्स, फयाक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र रकमान्तर गर्ने,
- (त) नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही क्रेडिट कार्ड, डेबिट कार्ड, चार्ज कार्ड लगायतका अन्य वित्तीय उपकरणहरु जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धी कार्य गर्न एजेण्ट नियुक्त गर्ने,
- (थ) आफूले पत्याएको व्यक्तिलाई सञ्चालक समितिले निर्धारण गरेको नीति नियम अन्तर्गत रही अधिविकर्ष (Overdraft) कर्जा दिने,
- (द) अटोमेटेड टेलर मेसिन र क्यास डिस्पेन्सर मेसिनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र कर्जा दिने,
- (ध) आफूकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मूल्यले खामेसम्मको रकम पुनः एकैपटक वा पटकपटक गरी कर्जा दिने वा अन्य बैंक वा वित्तीय संस्थामा धितो रहिसकेको चल अचल सम्पत्तिको पुनः धितोमा त्यसको मूल्यले खामेसम्मको रकम पुनः एकैपटक वा पटकपटक गरी कर्जा दिने,
- (न) नेपाल राष्ट्र बैंकले तोकेको शर्तमा सो बैंकको एजेण्ट भई नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने,
- (प) नेपाल राज्यभित्र वा विदेशमा विनियमपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिवेन्चर, बण्ड आदि खरिद विक्री गर्ने र शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिवेन्चर, बण्ड आदिको व्याज असूल उपर गर्ने,
- (फ) ग्राहकको निमित्त कमिशन एजेन्ट भई शेयर, डिवेन्चर वा सुरक्षणको जिम्मा लिने, खरिद विक्री गरिदिने, शेयरको लाभांश, डिवेन्चर वा सुरक्षणको व्याज आदि उठाई दिने र सो को लाभांश, मुनाफा वा व्याज नेपाल राज्यभित्र वा विदेशमा समेत पठाउने,
- (ब) सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने,
- (भ) नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरिद विक्री गर्ने वा सकार गर्ने,
- (म) नेपाल राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको कारोबार गर्ने,
- (य) विपन्न वर्ग, न्यून आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका वासिन्दाको अर्थिक उत्थानको लागि व्यक्तिगत वा सामूहिक जमानीमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने,
- (र) आफू तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी नेपाल राष्ट्र बैंक वा कुनै अन्य बैंक वा वित्तीय संस्था बीच लिने दिने,
- (ल) अन्य कुनै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो ग्राहकलाई कर्जा उपलब्ध गराउन जमानी बस्ने,

- (व) नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिवेञ्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पूँजी परिचालन गर्ने,
- (श) आवश्यकतानुसार नेपाल राष्ट्र बैंकबाट पुनर्कर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने दिने,
- (ष) परियोजनाको प्रवर्द्धनका लागि नेपाल सरकार वा अन्य स्वदेशी वा विदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रूपमा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने,
- (स) परियोजना स्थापना, सञ्चालन र मूल्याङ्कन सम्बन्धी अध्ययन, अनुसन्धान सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी लिने दिने,
- (ह) सञ्चालक समितिले बनाएको विनियमको अधीनमा रही कर्जा अपलेखन गर्ने,
- (क्ष) कुनै व्यक्ति वा संस्थालाई कर्जा दिँदा वा निजसँग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागि आवश्यकता अनुसार शर्त गराउने,
- (त्र) आफ्नो जायजेथाको उचित प्रवन्ध वा बिक्री गर्ने र आफ्नो चल अचल, जायजेथा धितो राखी कर्जा लिने।
- (ज्ञ) नेपाल राष्ट्र बैंकले समय समयमा तोकेका अन्य काम गर्ने।

■ (कक) बीमा अभिकर्ताको कार्य गर्न पाउने छैनन्। तर, कर्जा प्रवाहका क्रममा ऋणी स्वयंले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरूप राखिएको सम्पत्तिको बीमा गराउन, कर्जाको बीमा गराउन वा बिना धितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएका कर्जाको हकमा कर्जा अवधिसम्मको लागि ऋणीको आवधिक जीवन बीमा गराउन बाधा पुगेको मानिने छैन।

■ (कख) सहायक कम्पनी स्थापना गर्न सकिने।

६. बैंकको पूँजीको संरचना : बैंकको पूँजीको संरचना देहाय बमोजिम हुनेछ :-

- (क) बैंकको अधिकृत पूँजी रु.१५,००,००,००,०००/- (अक्षरेपी पन्थ अर्ब) हुनेछ। सो पूँजीलाई रु.१००/- दरले १५,००,००,००० थान साधारण शेयरमा विभाजन गरिएको छ।
- (ख) बैंकको जारी पूँजी रु.१४,६९,४०,२२,९२७/९० (अक्षरेपी चौध अर्ब उनन्सतरी करोड चालिस लाख बाइस हजार नौ सय सत्ताइस र नब्बे पैसा) हुनेछ।
- (ग) बैंकको चुक्ता पूँजी रु.१४,६९,४०,२२,९२७/९० (अक्षरेपी चौध अर्ब उनन्सतरी करोड चालिस लाख बाइस हजार नौ सय सत्ताइस र नब्बे पैसा) हुनेछ।
- (घ) बैंकले चुक्ता पूँजीको ७,२०,००,७१२.३४६७ थान शेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ।

■ मिति २०७८/०९/०२ गतेको ६२ औं साधारण सभाबाट पारित।

■ मिति २०७९/०९/२९ गतेको ६३ औं साधारण सभाबाट पारित।

(ङ) बैंकको जारी पूँजीको समूहगत शेयर स्वामित्व देहाय अनुसार हुनेछ ।

क) नेपाल सरकार ५१.०० प्रतिशत

ख) सर्वसाधारणको ४९.०० प्रतिशत

(च) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृती लिई प्रचलित कम्पनी कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही बैंकले आफ्नो पूँजी तथा स्वामित्वको संरचना हेरफेर गर्न सक्नेछ ।

(छ) नेपाल राष्ट्र बैंकले पूँजी बढाउनको लागी बैंकलाई निर्देशन दिएमा सो निर्देशन बमोजिम प्रचलित कानूनको अधिनमा रही बैंकले आफ्नो पूँजी बढाउनु पर्नेछ ।

(ज) बैंकले प्रिमियम मूल्य राखी बैंकको शेयर थप सार्वजनिक निष्काशन एङ्ग गर्न सक्नेछ ।

७. **बैंकको शेयरको किसिम :** हाल साधारण शेयर बाहेकका अन्य प्रकारका शेयरको व्यवस्था नगरिएको हुँदा बैंकको शेयरको किसिम साधारण शेयर मात्रले बनेको छ । अग्राधिकार शेयर जारी गर्नु परेमा प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी प्रचलित कानूनको रीत पुऱ्याई नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मात्र त्यस्तो शेयर जारी गर्न सकिनेछ ।

८. **शेयर खरिद वा हस्तान्तरण गर्न कुनै बन्देज रहेका भए सो कुरा :** शेयर खरिद वा हस्तान्तरण गर्न बन्देज सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ :-

(क) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नलिई बैंकको शेयर कुनै विदेशी बैंक वा अन्य बैंकलाई वा वित्तीय संस्थालाई विक्री वितरण वा हस्तान्तरण गरिने छैन ।

(ख) सर्वसाधारणले शेयर खरिद गर्दा न्यूनतम १० कित्ता वा १० अंकले भाग गर्दा शेष नरहने गरी खरिद गर्न सकिने छ ।

तर हकप्रद शेयर र बोनश शेयरको हकमा यो बन्देज लागू हुने छैन ।

(ग) बैंकका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा बैंकको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाको बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म बैंक वा त्यसको सहायक कम्पनीको शेयर आफ्नो वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद विक्री गर्न, गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन वा लेनदेन गर्न हुँदैन ।

(घ) कसैले खण्ड (ग) को विपरित काम गरेमा त्यस्तो शेयर बैंकले जफत गर्नेछ र त्यसरी जफत भएको शेयर सञ्चालक समितिले उचित ठहन्याएको किसिमबाट विक्री वितरण गर्न सक्नेछ ।

(ङ) शेयर खरिद वा हस्तान्तरण गर्न बन्देज सम्बन्धी अन्य व्यवस्था प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून, कम्पनी कानून र धितोपत्र कारोबार सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।

९. शेयर बापतको रकमको भुक्तानी : वैंकको शेयरको रकम भुक्तानी सम्बन्धी शर्त देहाय बमोजिम हुनेछ :-

- (क) बैंकले सञ्चालक समितिको बैठकबाट निर्णय गरी शेयर बापतको रकम अंकित मूल्यको शत प्रतिशत भुक्तानी माग गर्नेछ ।
- (ख) शेयर बापत बैंकले माग गरेको रकमहरु निर्धारित समयमा शेयरधनीले बुझाउनु पर्नेछ ।
- (ग) शेयर बापतको रकम माग गर्ने, माग गरेको रकम निर्धारित समयावधि भित्र बुझाउने, भुक्तानीको म्याद थप माग गर्ने तथा बैंकले म्याद दिने आदि कुराहरुको व्यवस्था नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।

१०. दायित्व सीमित हुने : यस बैंकको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कवुल गरेको शेयरको अंकित मूल्यसम्म मात्र सीमित रहनेछ ।

तर, कुनै शेयरधनी वा सञ्चालकले सो हैसियतमा तेस्रो पक्षसँग गरेको व्यक्तिगत जमानत सम्बन्धी सम्झौता बमोजिमको दायित्वको हकमा यो व्यवस्था लागू हुने छैन ।

११. अन्य आवश्यक कुराहरु : १) बैंकको संस्थापना गर्दा लागेको खर्च बैंकले नै व्यहोर्नेछ ।

(२) बैंकको शेयरको रकम नगदमा नै भुक्तानी गर्नु पर्नेछ ।

(३) बैंकले कारोबार सुरु गर्दाको अवस्थामा संस्थापक वा अन्य कुनै व्यक्तिबाट कुनै किसिमसँग कुनै सम्पत्ति प्राप्त गरेको छैन ।

(४) संस्थापक वा अन्य कुनै व्यक्तिले बैंकबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने छैन ।

(५) नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बैंकले आफ्नो कारोबार सञ्चालनका लागि आवश्यक विनियमहरू बनाई लागू गर्न सक्नेछ ।

(६) बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र अन्य प्रचलित कानूनले बन्देज लगाएका कार्यहरू गर्न पाउने छैन ।

(७) बैंकले आवश्यकता महसुस गरेमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको हितको लागि आफ्नो व्यवस्थापन जिम्मा दिने वा आवश्यक परामर्शदातासँग परामर्श लिन सक्नेछ ।

(८) बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको आफ्नो कूल सम्पत्ति वा जोखिम भारित सम्पत्तिको आधारमा तोके अनुसारको पूँजी कोषको व्यवस्था गर्नु पर्नेछ ।

(९) बैंक अविच्छिन्न उत्तराधिकारवाला एक संगठित संस्था हुनेछ ।

(१०) बैंकको काम कारबाही सञ्चालनका लागि एक छुट्टै छाप हुनेछ ।

(११) बैंकले आफ्नो नामबाट नालिस उजुर गर्न र यस उपर पनि सोही नाउँबाट नालिस उजुर लाग्न सक्नेछ ।

(१२) बैंकले प्रचलित कानूनको अधीनमा रही व्यक्ति सरह चल अचल सम्पति खरिद बिक्री गर्न, प्राप्त गर्न, राजन, निर्माण गर्न, उपभोग गर्न, बहालमा दिन वा अन्य किसिमले व्यवस्था गर्न, धितोबन्धक लिन, दिन वा दान दातव्य दिन सक्नेछ ।

(१३) बैंकको शेयरधनीहरूको दायित्व निजले लिएको वा लिन मञ्जुरी गरेको शेयरको मूल्यसम्म सीमित हुनेछ ।

(१४) बैंकका सबै कामहरू नेपाल राष्ट्र बैंक ऐन २०५८, प्रचलित बैंक सम्बन्धी तथा कम्पनी सम्बन्धी कानून र अन्य प्रचलित कानून बमोजिम सञ्चालन हुनेछ ।

(१५) यस प्रबन्धपत्रमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यस प्रबन्धपत्रमा लेखिएका कुराहरू नेपाल राष्ट्र बैंक ऐन २०५८, प्रचलित बैंक तथा वित्तीय संस्था तथा कम्पनी सम्बन्धी कानून र अन्य प्रचलित कानूनसँग बाझिएमा सो बाझिएको हदसम्म स्वतः निष्कृत हुनेछ र यस प्रबन्धपत्रमा उल्लेख नभएका कुराहरूको हकमा उल्लेखित कानून बमोजिम हुनेछ ।

(१६) नेपाल राष्ट्र बैंक ऐन, २०५८, प्रचलित बैंक तथा कम्पनी सम्बन्धी कानून र बैंकको सम्बन्धमा लागू हुने अन्य प्रचलित कानूनमा कुनै संशोधन भएमा यस प्रबन्धपत्र पनि सोही बमोजिम स्वतः संशोधन भएको मानिनेछ र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गरी मिलाउनु पर्नेछ ।

(१७) बैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश, २०६२ को दफा ३० को उपदफा (२) बमोजिम बैंकको प्रबन्धपत्र स्वीकृत गरी ईजाजतपत्र प्राप्त गर्न भन्दा अधि साविक नेपाल बैंक कानून १९९४ अन्तर्गत स्थापना भई पुनः साविक वाणिज्य बैंक ऐन २०३१ अन्तर्गत भए गरेको काम कारबाहीहरु यसै प्रबन्धपत्र बमोजिम भए गरेको मानिनेछ ।

(१८) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन २०६३ र धितोपत्र कारोबार सम्बन्धी कानूनका व्यवस्थाहरु एक आपसमा बाझिएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको कानूनी व्यवस्थाले प्राथमिकता पाउनेछ ।

१२. बैंकको प्रकृति अनुरूप थप व्यवस्था : बैंकको व्यवसायिक कारोबार नेपाल राष्ट्र बैंक ऐन, २०५८, प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम सञ्चालन हुनेछ । बैंकको धितोपत्र कारोबार र साधारण सभा सञ्चालन सम्बन्धी कार्य प्रचलित धितोपत्र कारोबार कानून तथा कम्पनी ऐन, २०६३ बमोजिम हुनेछ ।

१३. प्रबन्धपत्र संशोधन भएमा लागू हुने अवस्था : (१) यस प्रबन्धपत्रमा बैंकले कुनै संशोधन गर्नुपर्ने भएमा कम्पनी ऐन बमोजिम साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई कम्पनी रजिस्ट्रारको कार्यालयबाट अभिलेख भएपछि मात्र प्रबन्धपत्र संशोधन भएको मानिनेछ ।

(२) नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३ तथा धितोपत्र कारोबार सम्बन्धी प्रचलित कानून संशोधन भएको खण्डमा यो प्रबन्धपत्र पनि सोही बमोजिम संशोधन भएको मानिनेछ र यस प्रबन्धपत्रमा समेत सोही अनुरूप संशोधन गर्नु पर्नेछ ।

१४. प्रबन्धपत्र बाझिएको हदसम्म अमान्य हुने : यस प्रबन्धपत्रमा लेखिएका कुराहरु नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, तथा धितोपत्र कारोबार सम्बन्धी प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः बदर भई उपरोक्त ऐन वा कानूनका व्यवस्थाहरु नै लागू हुनेछ ।

१५. संस्थापकहरुले तत्काल लिन कबुल गरेको शेयर संख्या : (१) हामी नेपाल बैंक लिमिटेडका संस्थापकहरुले देहाय बमोजिमको संख्यामा शेयर लिन कबुल गरी देहायका साक्षीको रोहवरमा यस प्रबन्धपत्रमा सहीछाप गरेका छौं ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि साविक नेपाल बैंक कानून, १९९४ अन्तर्गत स्थापना भई पुनः साविकमा वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत बैंकको शेयर स्वामित्व सम्बन्धी अभिलेखमा उल्लिखित शेयरधनीहरुलाई नै बैंकको संस्थापक तथा अन्य शेयरधनी मानी सोही बमोजिम स्वामित्व कायम रहेको मानिनेछ ।

संस्थापकको नाम, ठेगाना र सहीछाप	बाबुको नाम	बाजेको नाम	लिनकबुल गरेको शेयर संख्या	साक्षीको नाम, थर, ठेगाना र सहीछाप
द. १. नामः नेपाल सरकार	-	-	७,४९,३९,५९६.९३२२ साधारण शेयर ५१ प्रतिशत	
द. २. सर्वसाधारण शेयरधनी	-	-	७,२०,००,७१२.३४६७ साधारण शेयर ४९ प्रतिशत	
जम्मा			१४,६९,४०,२२९.२७८ साधारण शेयर	

■ मिति २०७९/०९/२९ गतेको ६३ औं साधारण सभावाट पारित ।

नियमावली

नेपाल बैंक लिमिटेडको नियमावली

परिच्छेद - १

प्रारम्भिक

१. **कम्पनीको नाम :** यस बैंकको नाम “नेपाल बैंक लिमिटेड” हुनेछ र यसलाई अंग्रेजीमा **Nepal Bank Limited** भनिनेछ। जसलाई यस पछि बैंक भनिएको छ।
२. **बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना :** (१) यस बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं २२, धर्मपथमा रहनेछ। नेपाल राष्ट्र बैंकको स्वीकृति लिई आवश्यकता अनुसार शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सकिनेछ।
३. **परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा :-
 - (क) “ऐन” भन्नाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ सम्झनु पर्छ।
 - (ख) “कम्पनी ऐन” भन्नाले कम्पनी ऐन, २०८३ सम्झनु पर्छ।
 - (ग) “राष्ट्र बैंक” भन्नाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनु पर्छ।
 - (घ) “बैंक” भन्नाले नेपाल बैंक लिमिटेड सम्झनु पर्छ।
 - (ङ) “प्रबन्धपत्र” भन्नाले बैंकको प्रबन्धपत्र सम्झनु पर्छ।
 - (च) “नियमावली” भन्नाले बैंकको नियमावली सम्झनु पर्छ।
 - (छ) “समिति” भन्नाले बैंकको सञ्चालक समिति सम्झनु पर्छ।
 - (ज) “संस्थापक” भन्नाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंक स्थापना गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक शेयर लिन मञ्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनु पर्छ।
 - (झ) “शेयर” भन्नाले बैंकको शेयर पूँजीको विभाजित अंश सम्झनु पर्छ।
 - (ञ) “शेयरधनी” भन्नाले बैंकको शेयरमा स्वामित्व भएको व्यक्ति सम्झनु पर्छ।
 - (ट) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ।
 - (ठ) “सञ्चालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र बैकल्पिक सञ्चालक समेतलाई जनाउँछ।
 - (ड) “वित्तीय कारोबार” भन्नाले बैंकले गर्ने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ मा उल्लेख भए बमोजिमको कारोबार सम्झनु पर्छ।

- (ठ) “कार्यालय” भन्नाले बैंकको केन्द्रीय कार्यालय सम्फनु पर्छ र सो शब्दले बैंकका, विभाग, सचिवालय, महाशाखा, प्रादेशिक, शाखा, उप-शाखा, सम्पर्क कार्यालय लगायतका अन्य जुनसुकै कार्यालय समेतलाई जनाउँछ ।
- (ण) “पदाधिकारी” भन्नाले बैंकको सञ्चालक, कार्यकारी प्रमुख, प्रबन्धक, कम्पनी सचिव, र कर्मचारी सम्फनु पर्छ र सो शब्दले बैंकको लिकिवडेटर, सल्लाहकार, लेखापरीक्षक र व्यवसायिक विज्ञको रूपमा काम गर्ने व्यक्ति समेतलाई जनाउँछ ।
- (त) “कार्यकारी प्रमुख” भन्नाले बैंकको दैनिक काम कारवाही सुचारू रूपले सञ्चालन गर्न समितिले कार्यकारी प्रमुखको रूपमा कामकाज गर्न नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत सम्फनु पर्छ र सो शब्दले कार्यकारी अध्यक्ष, कार्यकारी निर्देशक, कार्यकारी सञ्चालक, प्रबन्ध निर्देशक, प्रबन्ध सञ्चालक, वा महाप्रबन्धक वा सो पदमा रही कामकाज गर्ने अन्य पदाधिकारी मध्ये कुनै एक पदाधिकारीलाई जनाउँछ ।
- (थ) “सभा” भन्नाले बैंकको साधारण सभा सम्फनु पर्छ ।

४. **बैंकको उद्देश्य** : यस बैंकको उद्देश्य प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिम हुनेछ ।

परिच्छेद - २

शेयर पूँजी तथा ऋण

५. **शेयरको अंकित मूल्य** : यस बैंकको शेयरको अंकित मूल्य रु.१०० हुनेछ ।
६. **शेयरको लियन रहने कुरा** : शेयरधनीहरूले बैंकलाई तिर्न बाँकी रहेको शेयर रकम वा कानून बमोजिम बैंकलाई बुझाउनु पर्ने बाँकी रकम वापत निजहरूका नाममा दर्ता भएको शेयर र सो वापत बाँडिने लाभांश समेतमा बैंकको लियन वा दावी रहनेछ ।
७. **विभिन्न वर्गका शेयरहरु जारी गर्ने भए त्यस्ता शेयरको वर्ग, त्यसमा निहित शेयरधनीको हक, अधिकार तथा बन्देजहरु** : साधारण शेयर बाहेक अन्य वर्गका शेयरको सम्बन्धमा हाललाई कुनै व्यवस्था गरिएको छैन । साधारण शेयरको समूहगत संरचना प्रबन्धपत्रको दफा ६ मा उल्लेख गरिए बमोजिम हुनेछ ।
८. **नियम ७ बमोजिम जारी भएको शेयर खरिद गर्ने शेयरधनीको अधिकारमा हेरफेर गर्दा सम्बन्धित वर्गका शेयरधनीहरूको स्वीकृति चाहिने वा नचाहिने** : हाल विभिन्न वर्गका शेयरहरु जारी गरिएको छैन । सो सम्बन्धी व्यवस्था गर्नु परेको खण्डमा प्रचलित कानूनको अधीनमा रही राष्ट्र बैंकको स्वीकृति लिई विभिन्न वर्गका शेयर खरिद गर्ने शेयरधनीका अधिकारमा हेरफेर गर्दा त्यस्ता वर्गका शेयरधनीहरूको स्वीकृतिको सम्बन्धमा आवश्यक व्यवस्था गर्न सकिनेछ ।
९. **अग्राधिकार शेयर सम्बन्धी व्यवस्था** : बैंकको सम्पूर्ण शेयरहरु साधारण शेयरले बनेको हुँदा हाल अग्राधिकार शेयर सम्बन्धी व्यवस्था गरिएको छैन, सो शेयर सम्बन्धी व्यवस्था गर्नु परेको खण्डमा प्रचलित कानूनको अधीनमा रही नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अग्राधिकार शेयर जारी गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सकिनेछ ।

१०. शेयर बापतको रकमको भुक्तानीको माग तथा शेयर जफत सम्बन्धी व्यवस्था : बैंकले ऐन अनुसार शतप्रतिशत रकम शेयर बापतको रकमको भुक्तानी माग गर्नेछ । शेयर बापतको रकमको भुक्तानी तथा शेयर जफत सम्बन्धी अन्य व्यवस्था ऐन र कम्पनी ऐन बमोजिम हुनेछ ।

११. शेयर बिक्री वा धितोबन्धक सम्बन्धी व्यवस्था : (१) बैंकको शेयर चल सम्पत्ति सरह अर्को व्यक्तिलाई बिक्री गर्न वा धितोबन्धक राख्न सक्नेछ ।

(२) शेयर बिक्री वा धितोबन्धक र दाखिल खारेज सम्बन्धी व्यवस्था कम्पनी ऐन तथा धितोपत्र कारोबार सम्बन्धी कानून बमोजिम हुनेछ ।

(३) संस्थापक वर्गको शेयर हस्तान्तरण गर्दा ऐन, कम्पनी ऐन तथा धितोपत्र सम्बन्धी प्रचलित कानून, प्रबन्धपत्र तथा यस नियमावलीको अधीनमा रही गरिनेछ ।

१२. शेयरको प्रमाणपत्र : बैंकले जारी गर्ने शेयरको प्रमाणपत्रमा कुनै सञ्चालक तथा बैंकको कार्यकारी प्रमुख वा कम्पनी सचिव मध्ये कुनै दुई जनाको दस्तखत हुनेछ ।

१३. शेयर पूँजी हेरफेर गर्ने कुरा : ऐन, राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन र कम्पनी ऐनमा उल्लिखित प्रावधान अनुरूप साधारण सभामा विशेष प्रस्ताव पेश गरी सभाको निर्णयबाट बैंकको शेयर पूँजी हेरफेर गर्न सकिनेछ ।

१४. आफ्नो शेयर आफैले खरिद गर्ने सम्बन्धी व्यवस्था : (१) राष्ट्र बैंकको स्वीकृति लिई ऐनको अधीनमा रही बैंकले आफ्नो शेयर आफै खरिद गर्न सक्नेछ ।

(२) बैंकले आफ्नो शेयर आफै खरिद गर्दा ऐन तथा कम्पनी ऐनको अधीनमा रही सञ्चालक समितिले तोके बमोजिमको प्रतिशतसम्म खरिद गर्न सकिनेछ ।

१५. ऋण वा डिबेञ्चर सम्बन्धी व्यवस्था : (१) बैंकले राष्ट्र बैंकको स्वीकृति लिई प्रचलित कानूनको अधीनमा रही ऋण वा डिबेञ्चर उठाउन सक्नेछ ।

(२) जारी पूँजी पूर्ण रूपमा चुक्ता नभएसम्म बैंकले डिबेञ्चर उठाउन सक्ने छैन ।

(३) बैंकले जारी गरेको डिबेञ्चर शेयरमा परिणत हुन सक्नेछ । सोलाई साधारण सभाले अनुमोदन गरी राष्ट्र बैंकको स्वीकृति प्राप्त भए पछि लागू हुनेछ ।

(४) उपनियम (३) बमोजिम डिबेञ्चर शेयरमा परिणत गर्नु पर्दा सो सम्बन्धी कुनै शर्त तोक्नु परेमा सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

(५) बैंकको डिबेञ्चर अन्य चल सम्पत्ति सरह धितो बन्धक राख्न सकिनेछ ।

(६) ऋण वा डिबेञ्चर सम्बन्धी अन्य व्यवस्था राष्ट्र बैंकबाट जारी निर्देशन, ऐन, कम्पनी ऐन तथा धितोपत्र कारोबार सम्बन्धी कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

(७) डिबेञ्चर हस्तान्तरण र दाखिल खारेज सम्बन्धी व्यवस्था कम्पनी ऐनमा उल्लेख भए बमोजिम हुनेछ ।

१६. शेयर तथा डिवेन्चर दर्ता किताबको निरीक्षण : (१) बैंकको शेयरवाला तथा डिवेन्चरवालाले शेयर वा डिवेन्चर दर्ता किताब निरीक्षण गर्न चाहेमा बैंकले निरीक्षण गर्न दिनुपर्नेछ ।

तर बैंकले आफ्नो सूचना पार्टी/वेभसाइटमा सात दिन अगावै सूचना प्रकाशन गरी एक वर्षमा पैतालिस दिनमा नवढाई एक पटकमा बढीमा तीस दिनसम्म दर्ता किताबको निरीक्षण बन्द गर्न सक्नेछ ।

(२) कसले शेयरवालाको दर्ता किताबको प्रतिलिपि लिन चाहेमा उपनियम (१) को प्रतिबन्धात्मक व्यवस्था बमोजिम निरीक्षण बन्द गरिएको अवस्थामा बाहेक प्रतिपृष्ठ रु.१०/- दस्तुर लिई प्रतिलिपि दिइनेछ ।

परिच्छेद - ३

साधारण सभा

१७. बैंकको साधारण सभा सम्बन्धी व्यवस्था : (१) यस बैंकको साधारण सभा देहाय बमोजिम हुनेछन् :-

(क) वार्षिक साधारण सभा,

(ख) विशेष साधारण सभा ।

(२) यस बैंकको प्रथम वार्षिक साधारण सभा बैंकले कारोबार गर्ने स्वीकृति पाएको मितिले एक वर्ष भित्रमा गरिनेछ र त्यस पछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले छ महिना भित्र गरिनेछ ।

(३) यस बैंकको वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा एककाइस दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा पन्थ दिन अगावै शेयरधनीहरुलाई निजहरुले बैंकलाई उपलब्ध गराएको ठेगानामा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय खोली सबै शेयरधनीलाई सूचना दिइनेछ । सो सूचना कम्तीमा दुई पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा पनि प्रकाशन गरिनेछ ।

(४) समितिको अध्यक्षको निर्देशन बमोजिम कम्पनी सचिवले र कम्पनी सचिवको अनुपस्थितिमा कार्यकारी प्रमुखले वा समितिले तोकेको पदाधिकारीले साधारण सभा बोलाउनेछ ।

(५) उपनियम (४) मा उल्लिखित पदाधिकारीले साधारण सभा नबोलाएमा वा अन्य कुनै कारणले सञ्चालक समितिको बैठक बस्न नसकेमा सञ्चालक समितिको कूल सञ्चालकहरु मध्ये कम्तीमा ५१ (एकाउन्न) प्रतिशत सञ्चालक उपस्थित भई सोही कारण खुलाई साधारण सभा बोलाउने निर्णय गर्न सक्नेछन् । यसरी साधारण सभा बोलाउन सबै शेयरधनीलाई उपनियम (३) बमोजिमको सूचना दिनुपर्नेछ । यसरी बस्ने सञ्चालक समितिको बैठक र साधारण सभामा अध्यक्ष उपस्थित भएकोमा निजको अध्यक्षतामा र अध्यक्ष अनुपस्थित भएमा उपस्थित सञ्चालकहरु मध्येबाट बहुमतले छानेको सञ्चालकले समितिको बैठक तथा साधारण सभाको अध्यक्षता गर्नेछ ।

(६) उपनियम (३) वा (५) बमोजिम बोलाइएको साधारण सभामा नियम २२ बमोजिमको गणपूरक संख्या नपुगी त्यस्तो सभा हुन नसकेमा कम्तीमा सात दिनको म्याद दिई पुनः साधारण सभा बोलाइनेछ । यस्तो सूचना कम्तीमा सात दिन अघि कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गरेमा रीतपूर्वकको सूचना दिएको मानिनेछ ।

१८. साधारण सभाको कार्यविधि : (१) साधारण सभाको अध्यक्षता सञ्चालक समितिको अध्यक्षले गर्नेछ ।

(२) समितिको अध्यक्ष अनुपस्थित भएमा उपस्थित सञ्चालकहरुले आफू मध्येबाट बहुमतले छानेको सञ्चालकले सभाको अध्यक्षता गर्नेछ । तर साधारण सभामा कुनै पनि सञ्चालक उपस्थित नभएमा सभामा उपस्थित शेयरधनीहरुले आफू मध्येबाट बहुमतले छानेको शेयरधनीले साधारण सभाको अध्यक्षता गर्नेछ ।

(३) सभाको काम कारबाही प्रारम्भ हुनु अघि सभाको वैधताबारे छलफल गरी गणपूरक संख्या पुगे वा नपुगेको यकिन गर्नु पर्नेछ र गणपूरक संख्या पुगेको पाइएमा सो सभाको अध्यक्षको अनुमतिले सभा विधिवत् सञ्चालन हुनेछ ।

(४) सभामा छलफल गरिने प्रत्येक विषय (एजेण्डा) प्रस्तावको रूपमा प्रस्तुत हुनेछ र प्रत्येक प्रस्तावमा छलफल गरिनेछ । अध्यक्षले अनुमति दिएकोमा बाहेक एउटा प्रस्तावमा निर्णय नभई अर्को प्रस्तावमा प्रवेश गरिने छैन ।

(५) सभाको निर्णय बहुमतको आधारमा हुनेछ । तर विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरुमध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र त्यस्तो प्रस्ताव सभाबाट पारित भएको मानिनेछ ।

(६) सभामा मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।

(७) कूल शेयर पूँजीको सत्सङ्गी प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुले स्वीकृति दिएकोमा बाहेक सभाको सूचनामा उल्लेख नगरिएको विषय (एजेण्डा) उपर सभामा छलफल र निर्णय गरिने छैन ।

(८) कुनै खास विषयमा खास वर्गका शेयरधनीहरुको व्यवस्था हाल नभएको अनुसार मत सङ्गलन गरिनेछ ।

(९) कुनै खास विषयमा खास वर्गका शेयरधनीहरुको व्यवस्था हाल नभएको ।

१९. साधारण सभामा पेश गर्ने अन्य विषय : कम्पनी ऐनमा उल्लेख भएका विषयहरु बाहेक साधारण सभामा पेश गर्नु पर्ने अन्य केही विषय भएमा समितिले निर्णय गरी पेश गर्न सक्नेछ ।

२०. विशेष प्रस्ताव : कम्पनी ऐनमा उल्लेख भएको विषय बाहेकका विषयका सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नु पर्ने देखि समितिले निर्णय गरेमा विशेष प्रस्ताव सम्बन्धी प्रावधान थप गर्न सकिनेछ ।

२१. विशेष साधारण सभा : कम्पनी ऐनमा उल्लेख भए बमोजिम बैंकको विशेष साधारण सभा बोलाउन सकिनेछ । विशेष साधारण सभा सम्बन्धी अन्य व्यवस्थाहरु वार्षिक साधारण सभा सरह हुनेछ ।

२२. गणपुरक संख्या : बाँडफाँड भएको कूल शेयर संख्याको पचास प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कूल शेयरधनीहरु मध्ये कम्तीमा तीन जना शेयरधनीहरु स्वयं वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित नभई साधारण सभाको काम कारबाही प्रारम्भ हुने छैन ।

तर नियम १७ को उपनियम (६) मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा बाँडफाँड भएको कूल शेयर संख्याको पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी कम्तीमा तीन जना शेयरधनीहरु स्वयं वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित भएमा सभा सञ्चालन गर्न वाधा पर्ने छैन ।

२३. प्रोक्सी मत सम्बन्धी व्यवस्था : (१) उपनियम (३) को अधीनमा रही प्रचलित कानून बमोजिम करार गर्न योग्य व्यक्तिलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सकिनेछ ।

(२) कुनै शेयरधनीले प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेपछि आफू स्वयं उपस्थित भएमा त्यस्तो प्रतिनिधि स्वतः रद्द भएको मानिनेछ ।

(३) प्रतिनिधि (प्रोक्सी) नियुक्ती गर्दा बैंकको शेयरधनीलाई नै गर्नु पर्नेछ र निजले उक्त शेयरधनीको तर्फबाट समेत मतदान गर्न पाउनेछ ।

(४) प्रतिनिधि (प्रोक्सी) ले मतदान गर्न पाउने अधिकतम् हद वा सीमा त्यस्तो शेयरधनीले लिन पाउने बैंकको अधिकतम शेयर हिस्साको मतदान सीमाभन्दा बढी हुने छैन ।

(५) कुनै सञ्चालकलाई बैंकको साधारण सभामा भाग लिनको लागि कुनै शेयरधनीले आफ्नो प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेको भएमा आफूलाई नियुक्त गर्ने विषयमा वा आफ्नो स्वार्थ वा व्यक्तिगत फाइदाको कुनै विषयमा त्यस्तो सञ्चालकले उक्त शेयरधनीको प्रतिनिधिको हैसियतले मतदान गर्न पाउने छैन ।

(६) एक भन्दा बढी व्यक्तिहरूले साभा शेयर लिएको भएमा त्यस्तो व्यक्तिले साधारण सभामा भाग लिने बारेमा साभा गरी एक जना भन्दा बढी व्यक्तिको नाममा शेयर लिएकोमा त्यस्तो साभेदारहरूद्वारा नियुक्त गरिएको साभेदारले वा निजले उपनियम (१) बमोजिम नियुक्त गरेको प्रतिनिधिले र सो बमोजिम कुनै साभेदार नियुक्त हुन नसकेकोमा शेयरधनीहरूको दर्ता किताबमा सो साभेदार मध्ये जसको नाम क्रमानुसार अघि लेखिएको छ सोही साभेदारले दिएको मत वा प्रतिनिधिपत्र मात्र मान्य हुनेछ ।

२४. मतदान : (१) ऐन, कम्पनी ऐन, प्रबन्धपत्र तथा यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक प्रत्येक शेयरधनीलाई निजले लिएको प्रत्येक शेयर वापत साधारण सभामा एक मत दिने अधिकार हुनेछ ।

(२) फरक मताधिकार भएका शेयरहरू हाल जारी गरिएको छैन ।

(३) साधारण सभामा मताधिकार नहुने शेयर जारी गरिएको छैन ।

(४) सञ्चालक निर्वाचन गर्दा एक शेयरको एक मत भन्दा बढी हुने गरी मतदान गर्न पाइने छैन ।

(५) सञ्चालक निर्वाचन गर्दा स्वतन्त्र सञ्चालकको हकमा सञ्चालक समितिद्वारा र अन्य सञ्चालकहरूको हकमा समूहगत मनोनयन वा मतदान प्रक्रियाद्वारा गरिनेछ ।

२५. साधारण सभाको निर्णय विवरणको अभिलेख : (१) कम्पनी ऐन अनुसार खुलाउनु पर्ने कुरा खुलाई साधारण सभाको काम कारबाही तथा निर्णयको विवरणको छुट्टै अभिलेख खडा गरी राखिनेछ । त्यस्तो अभिलेखमा सभाको अध्यक्ष तथा कम्पनी सचिवले हस्ताक्षर गर्नु पर्नेछ । कुनै व्यहोराले सभामा कम्पनी सचिव अनुपस्थित भएको वा कम्पनी सचिवको नियुक्ति नभएको अवस्थामा सभाको अध्यक्ष तथा सभाले नियुक्त गरेको एकजना शेयरधनीले त्यस्तो विवरणमा हस्ताक्षर गर्नु पर्नेछ ।

(२) उपनियम (१) अनुसार राखिएको साधारण सभाको काम कारबाहीको विवरणको अभिलेख बैंकको रजिस्टर्ड कार्यालयमा राख्नु पर्नेछ । त्यस्तो विवरण कुनै शेयरधनीले कार्यालय समयमा निरीक्षण गर्न चाहेमा कम्पनी सचिव वा बैंकले तोकेको अन्य कर्मचारीले निरीक्षण गर्न दिनु पर्नेछ ।

परिच्छेद - ४

सञ्चालक समिति

२६. सञ्चालक समितिको गठन, संख्या र कार्यकाल : (१) बैंकको सञ्चालकहरुको नियुक्ति र निर्वाचन प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनको अधिनमा रही वार्षिक साधारण सभाबाट हुनेछ ।

तर स्वतन्त्र सञ्चालकको नियुक्ति सञ्चालक समितिले गर्नेछ ।

(२) यस बैंकमा एक जना महिला समेतको प्रतिनिधित्व हुने गरी ७ (सात) जनाको सञ्चालक समिति हुनेछ । सो समितिमा समूहगत प्रतिनिधित्व देहाय बमोजिम हुनेछ ।

(क) नेपाल सरकारको तर्फबाट मनोनित तीन जना ।

(ख) सर्वसाधारणको तर्फबाट निर्वाचित तीन जना ।

(ग) नेपाल राष्ट्र बैंकले तोकेको योग्यता तथा अनुभवको आधारमा सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालक एक जना ।

(३) सञ्चालकहरुको कार्यकाल चार वर्ष हुनेछ ।

(४) वार्षिक साधारण सभा हुनुभन्दा अगावै कुनै कारणले कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको अवधिका लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिले गर्न सक्नेछ ।

तर कुनै संगठित संस्था, विदेशी बैंक वा वित्तीय संस्थाले शेयर लिएको अवस्थामा सो संस्थाबाट मनोनित सञ्चालकको पद रिक्त भएमा सोही संस्थाले अर्को सञ्चालक नियुक्त गर्न सक्नेछ ।

(५) कुनै संगठित संस्था, विदेशी बैंक वा वित्तीय संस्थाले बैंकको शेयर लिएको भए आफुले लिएको शेयरको अनुपातमा सञ्चालक नियुक्त गर्दा निजको अनुपस्थितिमा काम गर्न सक्ने गरी बैकल्पिक सञ्चालक समेत नियुक्त गर्न सक्नेछ ।

(६) सञ्चालकको निर्वाचनको लागि समितिले निर्वाचन निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

(७) सञ्चालकहरुले आफुमध्येबाट बहुमतले छानेको कुनै एकजना व्यक्ति समितिको अध्यक्ष हुनेछ ।

२७. सञ्चालक हुन लिनु पर्ने न्यूनतम शेयर संख्या : बैंकको सञ्चालकको पदमा नियुक्त हुनको लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा १०० कित्ता शेयर लिएको हुनुपर्नेछ ।

तर स्वतन्त्र सञ्चालक तथा विदेशी बैंक वा वित्तीय संस्था वा संगठित संस्थाले बैंकमा शेयर लगानी गरी सञ्चालक मनोनित गरेको अवस्थामा त्यस्तो सञ्चालकले व्यक्तिगत हैसियतले त्यस्तो न्यूनतम शेयर लिन आवश्यक हुने छैन ।

२८. स्वतन्त्र सञ्चालकको नियुक्ति, संख्या, कार्यकाल, योग्यता, तथा नियुक्ति प्रक्रिया सम्बन्धी व्यवस्था : (१) ऐनले व्यवस्था गरे बमोजिम राष्ट्र बैंकले तोकेको योग्यता र अनुभव भएको व्यक्ति मध्येबाट ऐनको दफा १४ उपदफा (३) बमोजिम समितिले एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।

(२) निजको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा ४ वर्षको हुनेछ ।

(३) स्वतन्त्र सञ्चालकको काम, कर्तव्य र अधिकार अन्य सञ्चालक सरह हुनेछ ।

२९. सञ्चालक पुनः नियुक्त हुन सक्ने वा नसक्ने : एक पटक सञ्चालक भइसकेको व्यक्ति पुनः सञ्चालकमा नियुक्त हुन सक्नेछ ।

३०. सञ्चालक नियुक्ति सम्बन्धी कुनै खास व्यवस्था : (१) बैंकको सञ्चालकहरुको नियुक्ति प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनको अधिनमा रही देहाय बमोजिम हुनेछ :-

(क) नेपाल सरकारको तर्फबाट मनोनित तीन जना ।

(ख) सर्वसाधारणको तर्फबाट निर्वाचित तीन जना ।

(ग) नेपाल राष्ट्र बैंकले तोकेको योग्यता तथा अनुभवको आधारमा सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालक एक जना ।

तर कुनै संगठित संस्था विदेशी बैंक वा वित्तीय संस्थाले शेयर लिएको अवस्थामा सो संस्थाले आफूले लिएको शेयरको अनुपातमा हुन आउने सञ्चालक नियुक्ति गर्न र निजको अनुपस्थितिमा काम गर्न सक्ने गरी वैकल्पिक सञ्चालक समेत नियुक्ति गर्न सक्नेछ ।

(२) सञ्चालकको पदमा नियुक्ति हुन देहायको योग्यता पुगेको हुनु पर्नेछ :-

(क) नियम २७ मा उल्लेखित शेयर आफ्नो नाममा लिएको वा शेयर लिनु नपर्ने छुट भएको ।

(ख) प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनले तोकेको योग्यता पुगेको तथा सोही कानून र कम्पनी कानून बमोजिम अयोग्य नभएको ।

३१. सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था : (१) सञ्चालकले पाउने मासिक पारिश्रमिक, बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता र अन्य सुविधा देहाय बमोजिम हुनेछ :-

(क) दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको हैसियतले प्रत्यक्ष रूपमा संलग्न सञ्चालकले मात्र सञ्चालक समितिले निर्धारण गरे बमोजिमको मासिक पारिश्रमिक पाउने छ ।

(ख) सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्षलाई प्रति बैठक भत्ता रु.८,०००/- र अन्य सञ्चालकलाई प्रति बैठक भत्ता रु.६,०००/- उपलब्ध गराइने छ र बैठकमा उपस्थित हुँदा परिवहन सुविधा समेत दिइनेछ ।

(ग) बैंकको कामको सिलसिलामा सञ्चालकलाई प्रदान गरिने दैनिक तथा भ्रमण भत्ता देहाय बमोजिम हुनेछ ।

अ) नेपाल भित्र भ्रमण गर्दा :

दैनिक भत्ता : रु.३,०००/- प्रतिदिन ।

आवास खर्च : विल पेश गरेको आधारमा बढीमा रु.४,०००/- प्रतिदिन ।

खाना खर्च : विल पेश गरेको आधारमा बढीमा रु.२,०००/- प्रतिदिन ।

परिवहन बापत विल, टिकट अनुसारको रकम भुक्तानी दिइनेछ ।

आ) विदेश भ्रमण गर्दा : अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा वा बैठकमा, तालिम तथा बैंकको अन्य कुनै कामको सिलसिलामा विदेश भ्रमणमा जाँदा भारत बाहेकका सबै राष्ट्रका लागि प्रतिदिन अमेरिकी डलर २२५/- र भारतमा भ्रमण गर्दा अमेरिकी डलर ११५/- पाइनेछ ।

भारत तथा अन्य राष्ट्रहरूमा भ्रमणमा जाँदा पाँच तारे होटलमा बस्न र हवाई मार्गद्वारा यात्रा गर्दा विजनेश क्लासबाट यात्रा गर्न सकिनेछ । खाना खर्च बापतको होटलको बिल अनुसारको रकम, परिवहन खर्च बापतको रकम र हवाई टिकटको रकम बैंकले व्यहोर्ने छ ।

(घ) अन्य सुविधाहरु :-

अ) पत्रपत्रिका बापत मासिक रु. २,०००/-

आ) टेलिफोन/मोबाइल बापत :- एक सेट मोबाइल र ल्याण्डलाइन, मोबाइल तथा इन्टरनेट बापत एकमुष्ठ रु. ५,०००/- सञ्चार सुविधा मासिक ।

पत्रपत्रिका र सञ्चार रकम प्रदान गर्दा नियमानुसार लारने कर कट्टा गरी एकमुष्ठ रकम प्रदान गरिनेछ ।

इ) सञ्चालक समितिको बैठकमा भाग लिन आउँदा परिवहन भत्ता बापत प्रति बैठक रु. १,०००/- पाउनेछ ।

ई) दुर्घटना बीमा बापत रु. १५,००,०००/- ।

(ड) अन्य सुविधा साधारण सभाले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।

(२) सञ्चालकले यस नियममा लेखिए देखि बाहेक कुनै व्यक्तिगत फाइदा वा सुविधा लिएको पाइएमा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम कसुर गरेको मानी त्यस्तो रकम निजबाट असुल उपर गरिनेछ ।

३२. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार : (१) सञ्चालक समितिको काम, कर्तव्य र अधिकार ऐन, वा राष्ट्र बैंकबाट जारी नियमन तथा निर्देशन अनुरूप हुनेछ र सोमा उल्लेख नभएकोमा कम्पनी ऐनमा व्यवस्था गरिए अनुरूप हुनेछ ।

(२) सञ्चालक समितिले कुनै खास प्रयोजनको लागि आवश्यकता अनुसार एक वा एक भन्दा बढी उप समिति गठन गर्न सक्नेछ ।

(३) उप नियम (२) बमोजिम गठन भएको उप समितिको काम, कर्तव्य, अधिकार कार्यविधि र बैठकमा भाग लिए बापत पाउने पारिश्रमिक वा भत्ता सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

३३. अधिकार प्रत्यायोजन सम्बन्धी व्यवस्था : (१) ऐन तथा कम्पनी ऐनको अधीनमा रही समितिले आफ्नो अधिकारमध्ये केही बैंक/वित्तीय संस्थाका अन्य सञ्चालक, पदाधिकारी, उप समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) ऐन तथा कम्पनी ऐनको अधीनमा रही समितिले विषय, व्यक्ति, समिति/उप समिति खुलाई निर्णय गरे बमोजिम अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

३४. प्रबन्ध सञ्चालक रहने वा नरहने सो उल्लेख गर्ने : यस बैंकमा प्रबन्ध सञ्चालक रहने छैन ।

३५. प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था : (१) समितिले ऐन र नियमावलीको अधीनमा रही बैंकको कार्यकारी प्रमुखको रूपमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गर्नेछ ।

(२) कार्यकारी प्रमुख बैंकको प्रमुख प्रशासक हुनेछ र निजको योग्यता ऐनमा उल्लेख भए बमोजिम हुनेछ ।

(३) कार्यकारी प्रमुखको पदावधि चार वर्षको हुनेछ र निजको पुनर्नियुक्ति हुन सक्नेछ ।

(४) कार्यकारी प्रमुखको पारिश्रमिक र सेवाको अन्य शर्त सञ्चालक समितिले तोके बमोजिम वा करारद्वारा निश्चित हुनेछ ।

तर सञ्चालक कार्यकारी प्रमुखको रूपमा नियुक्ति भएमा निजको पारिश्रमिक तथा सुविधाहरु नियम ३१ अनुसार साधारण सभाले तोके बमोजिम हुनेछ ।

(५) कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) समितिको निर्णय लागू गर्ने र ऐन, कम्पनी ऐन, प्रबन्धपत्र र यस नियमावलीको अधीनमा रही बैंकको काम कारबाही तथा कारोबारको रेखदेख र नियन्त्रण गर्ने,
- (ख) बैंकको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
- (ग) बैंकको कर्मचारी सेवा विनियमावलीको अधीनमा रही आवश्यक जनशक्ति व्यवस्थापन गर्ने,
- (घ) समिति र साधारण सभाद्वारा गरिएका निर्णय र राष्ट्र बैंकद्वारा निर्देशित कुराहरु कार्यान्वयन गर्ने/गराउने,
- (ङ) ऐन, प्रबन्धपत्र र यस नियमावलीको अधीनमा रही बैंक/वित्तीय संस्थाले राष्ट्र बैंक वा अन्य कुनै निकायमा पेश गर्नु पर्ने विवरण, कागजात, निर्णय आदि यथासमयमा पेश गर्ने,
- (च) बैंक सञ्चालन गर्ने सम्बन्धमा तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।
- (छ) कार्यकारी प्रमुख आफ्नो कामको निमित्त समितिप्रति उत्तरदायी हुनेछ ।

३६. समितिको बैठक कसले बोलाउने : समितिको बैठक अध्यक्षको आदेश बमोजिम कम्पनी सचिवले बोलाउनेछ र कम्पनी सचिव नियुक्त नभएको वा अनुपस्थित भएको अवस्थामा कार्यकारी प्रमुखले समितिको बैठक बोलाउन सक्नेछ ।

३७. समितिको बैठक सम्बन्धी कार्यविधि : (१) समितिको बैठक दुईवटा बैठक वीचको अवधि दुई महिना भन्दा बढी नहुने गरी वर्षमा कम्तीमा बाह्र पटक बैठक बस्नु पर्नेछ । नियम ३६ मा लेखिएको पदाधिकारीले समितिको बैठक बोलाउनेछ । त्यसरी बैठक नबोलाएमा कूल सञ्चालक संख्याको कम्तीमा एक तिहाई प्रतिशत सञ्चालकहरूले लिखित अनुरोध गरेमा अध्यक्षले जुनसुकै बखत समितिको बैठक बोलाउनु पर्नेछ । यसरी माग गर्दा पनि अध्यक्षले बैठक नबोलाएमा सो कुरा खुलाई कम्तीमा पच्चीस प्रतिशत सञ्चालकले बैठकमा छलफल हुने विषय र बैठक बस्ने समय तथा स्थान उल्लेख गरी समितिको बैठक बोलाउन सक्नेछन् । यसरी बैठक बोलाउँदा अन्य सञ्चालकहरूलाई उपनियम (२) अनुसार बैठकको सूचना दिनुपर्नेछ ।

(२) समितिको बैठकको सूचना सञ्चालकले उल्लेख गरेको ठेगानामा लिखित रूपमा वा विद्युतीय सञ्चार माध्यमबाट दिन सकिनेछ ।

(३) सञ्चालकहरु समितिको बैठकमा स्वयं उपस्थित हुनुपर्नेछ । तर वैकल्पिक सञ्चालक नियुक्त गर्ने संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालक अनुपस्थित भएको अवस्थामा निजको वैकल्पिक सञ्चालक उपस्थित हुन सक्नेछ । तर, मुलुकमा विशेष परिस्थिति उत्पन्न भएको अवस्थामा समितिको बैठक बस्नु परेको खण्डमा अभिलेख समेत रहने गरी भिडियो कन्फ्रेन्स वा यस्तै प्रकारको अन्य प्रविधि मार्फत सञ्चालक बैठकमा उपस्थित हुन र भाग लिन सक्नेछ, यस्तो उपस्थितिलाई सञ्चालक स्वयं उपस्थित भएको सरह मानिनेछ ।

(४) सञ्चालकहरुको संख्याको कम्तीमा एकाउन्न प्रतिशत सञ्चालकहरु उपस्थित नभई समितिको बैठक बस्न सक्ने छैन् र गणपूरक संख्या नपुगी समितिको बैठक हुन नसकेमा कम्तीमा तीन दिनको सूचना दिई अर्को बैठक बोलाउन सकिनेछ ।

(५) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा बैठकमा उपस्थित सञ्चालकहरुले आफूमध्येबाट बहुमतले छानेको सञ्चालकले अध्यक्षता गर्नेछ ।

(६) समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।

तर सञ्चालक समितिको बैठकमा आफ्ना निजी सरोकार वा स्वार्थ भएको विषयमा हुने छलफलमा कुनै सञ्चालकले भाग लिन वा मतदान गर्न पाउने छैन् ।

३८. समितिको निर्णयको अभिलेख : (१) समितिको बैठकमा उपस्थित सञ्चालकको नाम, छलफल भएको विषय र तत् सम्बन्धमा भएको निर्णयको विवरण (माइन्यूट) छ्हौटै किताबमा अभिलेख राख्नु पर्नेछ र सो अभिलेखमा बैठकमा उपस्थित सम्पूर्ण सञ्चालकले दस्तखत गरेको हुनु पर्नेछ ।

तर कुनै विषयमा छलफल गर्दा कुनै सञ्चालकले निर्णयको विपरित वा त्यस्तो निर्णय हुने कुरा भन्दा फरक विचार राखेमा सोही कुरा निजले अभिलेखमा उल्लेख गरी दस्तखत गर्नु पर्नेछ ।

(२) विद्युतीय सञ्चार साधन वा कम्प्युटरको प्रयोग गर्ने भए त्यस्तो विद्युतीय सञ्चार साधन, कम्प्युटरको माध्यमबाट पनि निर्णयको विवरण राख्न सकिनेछ । यसरी निर्णयको विवरण राख्ने भए निर्णयको व्यहोरा फेरबदल गर्न नपाउने पर्याप्त व्यवस्था गर्नु पर्नेछ ।

(३) कुनै शेयरधनीले सञ्चालक समितिको निर्णय कार्यालय समयभित्र निरीक्षण गर्न सक्नेछ ।

परिच्छेद - ५

हिसाब किताब, लेखा तथा लेखापरीक्षण

३९. बैंकको हिसाब किताब, लेखा तथा लेखापरीक्षण : (१) बैंकले आफ्नो हिसाब किताब, खाता, वही, श्रेस्ता, लेखाको अभिलेख यथार्थ र दुरुस्त रूपमा प्रतिविम्बित हुने गरी दोहोरो लेखा प्रणालीमा आधारित सर्वमान्य सिद्धान्त र अधिकार प्राप्त निकायले लागू गरेको लेखामान (एकाउण्टङ्ग स्ट्राइडर्ड) अनुरूप अद्यावधिक रूपमा राख्नु पर्नेछ र यस्तो लेखा, राष्ट्र बैंकले अन्यथा स्वीकृति दिएकोमा बाहेक आफ्नो रजिस्टर्ड (केन्द्रीय) कार्यालयमा राख्नु पर्नेछ।

(२) बैंकले आफ्नो वासलात र नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण लगायतका अन्य वित्तीय विवरण नेपाल राष्ट्र बैंकले तोकिदिएको ढाँचा र तरिका अनुरूप राख्नेछ।

(३) बैंकले आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरण नेपाल राष्ट्र बैंकले तोकिदिएको ढाँचा र तरिका अनुसार तयार गरी आफ्नो हिसाब किताबको लेखापरीक्षण गराउनेछ। यस्तो वित्तीय विवरणमा कम्तीमा दुई जना सञ्चालक, कार्यकारी प्रमुख र लेखापरीक्षकको सही भएको हुनु पर्नेछ।

(४) लेखापरीक्षकको नियुक्ति बैंकको साधारण सभावाट हुनेछ। तर प्रथम साधारण सभा हुनुभन्दा अघि सञ्चालक समितिले लेखापरीक्षक नियुक्ति गर्नेछ र एउटै लेखापरीक्षकलाई लगातार तीनपटक भन्दा बढी अवधिको लागि नियुक्त गर्न सकिने छैन।

(५) साधारण सभाले उपनियम (४) बमोजिम लेखापरीक्षक नियुक्ति गर्दा नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको लेखापरीक्षकको सूचीमा समावेश रहेका लेखापरीक्षक मध्येबाट गर्नु पर्नेछ र त्यसरी नियुक्त भएको मितिले १५ दिनभित्र निजको नाम नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रार कार्यालयमा पठाउनु पर्नेछ।

(६) उपनियम (३) बमोजिमको अवधिभित्र लेखापरीक्षण गराउन नसकेमा बैंकले मनासिव कारण सहित स्याद थपको लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्नु पर्नेछ र यस्तो थप अवधि बढीमा तीन महिनाको हुनेछ।

(७) लेखापरीक्षकले आफूले गरेको लेखापरीक्षण प्रतिवेदनको एक/एक प्रति बैंक र नेपाल राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ। बैंकले त्यस्तो प्रतिवेदनको प्रतिलिपि वार्षिक साधारण सभाको सूचनासँग संलग्न गरी प्रत्येक शेयरधनी र कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत प्रचलित कानून बमोजिम पठाउनु पर्नेछ।

(८) लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून तथा कम्पनी कानून अनुरूप हुनेछ।

(९) बैंकको अद्यावधिक हिसाब किताब कृनै शेयरधनीले हेर्न चाहेमा यथाशीघ्र हेर्न दिनुपर्नेछ।

४०. लेखापरीक्षण समिति सम्बन्धी व्यवस्था : (१) बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको अनुकूल हुने गरी लेखापरीक्षण समितिको व्यवस्था गर्नेछ।

(२) समितिले प्रचलित कानूनको अधिनमा रही उपनियम (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार तोकन सक्नेछ।

परिच्छेद - ६

विविध

४१. लाभांश सम्बन्धी व्यवस्था : (१) लाभांश वितरण गर्ने निर्णय भएको पैंतालिस दिनभित्र वितरण गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको अवधिभित्र लाभांश वितरण नगरेमा दश प्रतिशतका दरले लाभांशको व्याज समेत थप गरी लाभांशको रकम भक्तानी गर्नु पर्नेछ ।

(३) ऐन तथा राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही बैंकले अन्तरिम लाभांश वितरण गर्न सक्नेछ ।

(४) यस नियमावलीमा अन्यत्र जुन सुकै कुरा लेखिएको भए तापनि कम्पनीले शेयरबापत माग गरेको रकम चुक्ता नगर्ने शेयरधनीलाई सो हदसम्म निजको लाभांश रोक्का राख्न सक्नेछ ।

४२. शेयरधनी, डिबेञ्चरवाला, सञ्चालक र पदाधिकारीलाई दिईने तथा निजबाट प्राप्त हुने सूचना : बैंकले शेयरधनी, डिबेञ्चरवाला, सञ्चालक वा पदाधिकारीहरूलाई र शेयरधनी वा डिबेञ्चरवालाहरूले बैंकका सञ्चालक वा बैंकका पदाधिकारीलाई कुनै सूचना वा जानकारी वा विद्युतीय वा अन्य कुनै माध्यमबाट दिन सक्नेछ ।

४३. कम्पनी सचिव सम्बन्धी व्यवस्था : (१) कम्पनी ऐनले तोकेको योग्यता पुगेको नेपाली नागरिकलाई समितिले बैंकको कम्पनी सचिवको पदमा नियुक्त गर्नेछ ।

(२) उपनियम (१) बमोजिम कम्पनी सचिवको नियुक्ति गर्दा बैंकमा कार्यरत योग्यता पुगेको कर्मचारीलाई समेत कम्पनी सचिवको काम गर्ने जिम्मेवारी दिन सकिनेछ ।

तर उल्लिखित योग्यता पुगेको बैंकमा कार्यरत कर्मचारी बाहेक कुनै पनि नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्त गर्दा निजको पदावधि, सेवा र शर्त सम्बन्धी व्यवस्था समितिले तोके बमोजिम हुनेछ ।

(३) कम्पनी सचिवको काम, कर्तव्य र अधिकार प्रचलित कम्पनी कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।

४४. बैंकको छाप सम्बन्धी व्यवस्था : (१) बैंकको छाप कार्यकारी प्रमुखको मातहतमा रहनेछ, जसको प्रयोग बैंकको कारोबारको प्रयोजनको लागि गरिनेछ । निजले बैंकका अन्य कर्मचारीहरूलाई छापको प्रयोग गर्ने गरी जिम्मेवारी सुम्पन सक्नेछ ।

(२) बैंकको छाप अनाधिकृत रूपमा प्रयोग गरी बैंकलाई कुनै दायित्व शृजना भएमा सो छाप जिम्मा लिने व्यक्तिबाट त्यस्तो दायित्व बापत शृजना हुने रकम असुल उपर गरिनेछ ।

४५. प्रतिलिपि दस्तुर सम्बन्धी व्यवस्था : (१) बैंकको प्रवन्धपत्र, नियमावली, वार्षिक आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन, सञ्चालकको लगत, शेयरधनीको दर्ता किताब, दर्ता प्रमाणपत्र वा बैंकको तर्फबाट कार्यालयमा पेश गरिएको कुनै लिखतको प्रतिलिपि कुनै शेयरधनी वा अरु सरोकारवालाले माग गरेमा प्रति पृष्ठ रु.१०/- दस्तुर लिई प्रतिलिपि दिनु पर्नेछ ।

(२) बैंकको साधारण सभाको काम कारबाहीको विवरणको प्रतिलिपि प्राप्त गर्ने प्रति पृष्ठ रु.१०/- दस्तुर लाग्नेछ ।

(३) बैंकको समितिको निर्णयको प्रतिलिपि समितिले तोके बमोजिम ।

(४) शेयर प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न रु.१०/- दस्तुर लाग्नेछ ।

(५) शेयरधनी वा डिवेच्चरवालाको दर्ता किताबको प्रतिलिपि प्राप्त गर्ने प्रति पृष्ठ रु.१०/- दस्तुर लाग्नेछ ।

(६) प्रतिलिपि प्रदान गर्दा प्रचलित कानून र नेपाल राष्ट्र बैंकको निर्देशन प्रतिकूल नहुने गरी मात्र प्रदान गरिनेछ ।

४६. बैंक गाभ्ने/गाभिने व्यवस्था : (१) यस बैंकमा कुनै अर्को बैंक वा वित्तीय संस्थालाई वा यस बैंकलाई अर्को कुनै बैंक/वित्तीय संस्थामा गाभ्न आवश्यक भएमा बैंकको साधारण सभाले विशेष प्रस्ताव पारित गरी राष्ट्र बैंक ऐन, २०५८, ऐन, कम्पनी ऐन तथा अन्य प्रचलित कानून बमोजिम अर्को बैंक वा वित्तीय संस्थालाई गाभ्न वा आफू अर्को बैंक/वित्तीय संस्थामा गाभिन सक्नेछ ।

(२) यस बैंक अर्को बैंकसँग गाभिँदा शेयरको हेरफेर, हस्तान्तरण वा बैंकको सम्पूर्ण जायजेथा विक्रीमा सहमति नजनाउने शेयरधनीको हकमा राष्ट्र बैंकको स्वीकृति लिई कुनै विशेष व्यवस्था गर्न सकिनेछ ।

४७. बैंकको खारेजी : (१) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति विना बैंक स्वेच्छाले खारेज हुन सक्ने छैन ।

(२) उपनियम (१) बमोजिम बैंकको स्वेच्छिक खारेजीको लागि साधारण सभाले निर्णय गरी राष्ट्र बैंकको स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ ।

(३) बैंकको खारेजी सम्बन्धी अन्य व्यवस्था ऐन, कम्पनी ऐन तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।

४८. कुनै खास व्यवसाय गर्ने कम्पनीको नियमावलीमा खुलाउनु पर्ने भनी प्रचलित कानूनमा कुनै व्यवस्था गरिएको भए त्यस्तो कुरा : (१) यो बैंक कम्पनी ऐन अन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा संस्थापित भई ऐन अन्तर्गत वित्तीय कारोबार गर्ने बैंक हुनेछ ।

(२) राष्ट्र बैंकले निर्देशन दिए बमोजिम तोकिदिएको मितिभित्र तोकिएको ढाँचामा बैंकले आफ्नो वित्तीय विवरण र अन्य आवश्यक विवरणहरू नियमित रूपले राष्ट्र बैंकमा पेश गर्नेछ ।

(३) बैंकमा रहेको निक्षेप उपर सो निक्षेप राख्ने व्यक्ति बाहेक अरू कसैको हक दावी लाग्ने छैन । निक्षेप राख्ने व्यक्तिको मृत्यु भएमा निजले कसैलाई इच्छाइएको भए त्यस्तो इच्छाइएको व्यक्तिको र त्यस्तो इच्छाइएको व्यक्तिको पनि मृत्यु भएको रहेछ वा कसैलाई इच्छाइएको रहेनछ भने देहायको व्यक्ति मध्ये प्राथमिकता क्रमानुसार जुन व्यक्ति जीवित छ सोही व्यक्तिको त्यस्तो निक्षेप उपर पहिलो हक दावी लाग्नेछ:-

(क) संगोलको पति वा पत्नी,

(ख) संगोलको छोरा, धर्मपुत्र वा छोरी वा धर्मपुत्री,

(ग) संगोलको बाबु, आमा, छोरा पट्टीको नाति वा नातिनी,

- (घ) भिन्न बसेको पति वा पत्नी, छोरा, अविवाहिता छोरी, बाबु वा आमा,
- (ङ) संगोलको बाबु पट्टीको बाजे, बज्यै, दाजु, भाइ, अविवाहिता दिदी वा बहिनी,
- (च) संगोलको भतिजा, भतिजी, सौतेनी आमा, भिन्न बसेको छोरा पट्टीको नाति वा अविवाहिता नातिनी,
- (छ) संगोलको काका, विधवा काकी, भाउजु, भाइ-बुहारी वा नातिनी-बुहारी,
- (ज) भिन्न बसेको दाजु वा भाइ,
- (झ) विवाहिता दिदी, बहिनी, भिन्न बसेका बाजे, बज्यै, विधवा छोरा-बुहारी, नातिनी-बुहारी वा भतिजा ।

तर उपरोक्त प्राथमिकताक्रममा पर्ने कोही व्यक्ति नभएको अवस्थामा त्यस्तो निक्षेप उपर हकवालाको दावी रहनेछ, र हकवाला पनि नभएको अवस्थामा सो निक्षेप नेपाल सरकारको हुनेछ ।

(४) बैंकमा रहेको निक्षेप हक पुग्ने व्यक्तिको मञ्जुरीले बाहेक अन्य कुनै व्यक्तिलाई दिइने छैन ।

(५) बैंकमा रहेको निक्षेप हक पुग्ने व्यक्तिको मञ्जुरीले बाहेक अन्य कुनै प्रकारले जफत गरिने छैन । तर बैंकमा निक्षेप राखेको रूपैया नै धितो वा जमानत राखी लेनदेन कारोबार गरेको वा प्रचलित कानून बमोजिम जफत हुने अवस्थामा त्यस्तो निक्षेप जफत गर्न यस उपनियमले बाधा पुऱ्याएको मानिने छैन ।

(६) बैंकले दश वर्षदेखि चल्ती नभएका तथा ऐन बमोजिम हक दावी नपरेका निक्षेप खाताहरूको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र नेपाल राष्ट्र बैंकमा पठाउनु पर्नेछ ।

(७) राष्ट्र बैंक ऐन, २०५८, वा सो अन्तर्गत बनेका नियम/विनियमहरू बमोजिम नेपाल सरकार वा राष्ट्र बैंकले दिएको कुनै आदेश वा निर्देशनको पालना गर्दा कसैलाई कुनै किसिमको हानी नोक्सानी भएमा र बैंकसँग भएको करारमा वा बैंकको अरू व्यवस्थामा जुनसुकै कुरा लेखिएको भए तापनि अनाधिकार प्रयोग गरेको अवस्थामा बाहेक क्षतिपूर्तिको दावी लाग्ने छैन ।

(८) आफ्नो काम कारोबार सुव्यवस्थित रूपले सञ्चालन गर्न तथा ऐनको उद्देश्य कार्यान्वयन गर्न राष्ट्र बैंकको स्वीकृति लिई बैंकले विनियम बनाउन सक्नेछ । समितिले आवश्यकता अनुसार कार्यविधि, निर्देशिका एवं नीति बनाई लागू गर्न सक्नेछ ।

(९) बैंकको काम कारोबार सञ्चालन गर्नको लागि संघ/संस्था, विशेषज्ञ वा अन्य कुनै दक्ष व्यक्तिबाट व्यवस्थापन सम्बन्धी सरसल्लाह लिन सक्नेछ । बैंकको सञ्चालन वा व्यवस्थापन गर्न उचित शर्तहरूको आधारमा व्यवस्थापन सम्झौता गरी जिम्मा दिन सक्नेछ, तथा आवश्यकतानुसार माथि उल्लिखित सबै वा केही उद्देश्यहरूको परिपूर्ति गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सक्नेछ ।

(१०) बैंकले आफ्नो कूल सम्पत्ति र वासलात बाहिरको कारोबारको दायित्व सम्बन्धी जोखिमलाई खाम्न सक्ने गरी राष्ट्र बैंकले तोकी दिए बमोजिमको अनुपातमा जोखिम व्यहोर्ने कोष राख्नेछ ।

(११) बैंकले आफ्नो कूल जोखिम सम्पत्तिको आधारमा राष्ट्र बैंकले तोकी दिएको अनुपातमा पूँजीकोष कायम गर्नेछ ।

४९. अन्य आवश्यक कुरा : (१) बैंकको आर्थिक वर्ष श्रावण १ गतेदेखि अर्को वर्षको आषाढ मसान्तसम्म हुनेछ ।

(२) बैंकको शेयर चल सम्पत्ति मानिनेछ र ऐन, कम्पनी ऐन, धितोपत्र कारोबार सम्बन्धी कानून तथा प्रबन्धपत्र र यस नियमावलीको अधीनमा रही बैंकको शेयर धितोबन्धक राख्न वा सोको विक्री गरी हक हस्तान्तरण गर्न सकिनेछ ।

(३) लाभांश घोषणा गर्दाको समयमा लगत किताबमा जसको नाममा शेयर रहेको छ, सो शेयरधनी लाभांशको हकदार हुनेछ ।

(४) बैंकका सञ्चालक तथा कर्मचारीले आफ्नो ओहदा सम्हाल्नु पूर्व तोकिए बमोजिम गोपनियता र इमान्दारीताको शपथ गर्नु पर्नेछ ।

(५) बैंकका कुनै सञ्चालक वा कर्मचारीले वा अन्य सम्बद्ध पक्षले आफ्नो कामको सिलसिलामा थाहा पाएको कुनै पनि सूचना वा जानकारी वा गोप्य कुराहरु कानूनले छुट दिएको अवस्थामा बाहेक अन्य अनाधिकृत व्यक्तिलाई थाहा दिनु हुँदैन ।

(६) समितिले सञ्चालकहरुको निर्वाचन सम्बन्धी निर्वाचन निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

(७) सञ्चालकको नियुक्ति वा समितिको गठनमा भएको अनियमितता वा कुनै सञ्चालकको पद रिक्त रहेको कारणले समितिको कुनै काम कारबाही बदर हुने छैन ।

(८) बैंकले सञ्चालक, शेयरधनी, कर्मचारी वा बैंकसँग सम्बन्धित विषयको सम्बन्धमा कुनै सूचना, म्याद, बन्दसवाल आदि तामेल गर्दा कम्पनी कानून तथा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी प्रचलित कानूनको व्यवस्था बमोजिम गर्न सकिनेछ ।

(९) राष्ट्र बैंक ऐन, २०५८, ऐन र कम्पनी ऐनमा परिभाषित शब्द वा शब्दावलीहरूलाई यस नियमावलीमा समेत सोही अर्थमा प्रयोग भएको मानिनेछ ।

(१०) शेयर बाँडफाँड भएको मितिले दुई महिनाभित्र प्रत्येक शेयरधनीलाई निजले लिएको शेयर बापत कुनै सञ्चालक वा बैंकको कार्यकारी प्रमुख वा कम्पनी सचिव मध्ये कुनै दुई जनाको दस्तखत र बैंकको छाप लगाई शेयर प्रमाणपत्र दिइनेछ । शेयर प्रमाणपत्र सम्बन्धी अन्य व्यवस्था कम्पनी कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।

(११) खारेजी र बचाउ :

(क) बैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश, २०६२ को दफा ३० को उपदफा (२) बमोजिम बैंकको नियमावली संशोधन गरी इजाजतपत्र प्राप्त गर्न भन्दा अगावै वाणिज्य बैंक ऐन, २०३१ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरी बनाई लागू रहेको नेपाल बैंक लिमिटेड नियमावली, २०३२ खारेज गरिएको छ ।

(ख) खण्ड (क) अन्तर्गत खारेज गरिएको नियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

५०. नियमावली संशोधन भएमा लागू हुने अवस्था : (१) बैंकले यस नियमावलीमा कुनै संशोधन गर्नु पर्ने भएमा ऐन र कम्पनी ऐनको व्यवस्थाको अधीनमा रही साधारण सभामा विशेष प्रस्ताव परित गरी राष्ट्र बैंकको स्वीकृति लिई कम्पनी रजिस्ट्रार कार्यालयमा अभिलेख भएपछि मात्र नियमावलीमा संशोधन भएको मानिनेछ ।

(२) राष्ट्र बैंक ऐन, २०५८, ऐन, कम्पनी ऐन तथा धितोपत्र कारोबार सम्बन्धी प्रचलित कानून संशोधन भएको खण्डमा यो नियमावली पनि सोही बमोजिम संशोधन भएको मानिनेछ र यस नियमावलीमा समेत सोही अनुरूप संशोधन गरिनेछ ।

५१. नियमावली बाभिएको हदसम्म अमान्य हुने : यस नियमावलीमा उल्लेख भएका कुराहरू राष्ट्र बैंक ऐन, २०५८, ऐन, कम्पनी ऐन, धितोपत्र कारोबार सम्बन्धी प्रचलित कानूनसँग बाभिएमा बाभिएको हदसम्म स्वतः निष्कृत हुनेछ र यस नियमावलीमा उल्लेख नभएका कुराहरूको हकमा सोही कानून वा ऐनहरूमा उल्लेख भए बमोजिम हुनेछ ।

५२. संस्थापकले तत्काल लिन कबुल गरेको शेयर संख्या : (१) हामी नेपाल बैंक लिमिटेड नामक कम्पनीका संस्थापकहरूले देहाय बमोजिमको संख्यामा शेयर लिन कबुल गरी देहायका साक्षीको रोहवरमा यस नियमावलीमा सहीछाप गरेका छौं ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि साविक नेपाल बैंक कानून, १९९४ अन्तर्गत स्थापना भई पुनः साविकमा वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत बैंकको शेयर स्वामित्व सम्बन्धी अभिलेखमा उल्लिखित शेयरधनीहरूलाई नै बैंकको संस्थापक तथा अन्य शेयरधनी मानी सोही बमोजिम स्वामित्व कायम रहेको मानिनेछ ।

संस्थापकको नाम, ठेगाना र सहीछाप	बाबुको नाम	बाजेको नाम	लिनकबुल गरेको शेयर संख्या	साक्षीको नाम, थर, ठेगाना र सहीछाप
द. १. नाम: नेपाल सरकार	-	-	७,४९,३९,५९६.९३२२ साधारण शेयर ५१ प्रतिशत	
द. २. सर्वसाधारण शेयरधनी	-	-	७,२०,००,७१२.३४६७ साधारण शेयर ४९ प्रतिशत	
जम्मा			१४,६९,४०,२२९.२७८ साधारण शेयर	

मि. मिति २०७९/०९/२९ गतेको ६३ औं साधारण सभाबाट पारित ।



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
कम्पनी रजिष्ट्राको कार्यालय
(..... शाखा)
त्रिपुरेश्वर काठमाडौं, नेपाल ।

पत्र संख्या :- ७७/७८

चलानी नम्बर :- २०००१

मिति : २०७७-०८-१६



विषय :- कम्पनी प्रबन्धपत्र तथा नियमावली संशोधन अभिलेख सम्बन्धमा ।

नेपाल बैंक (लि. नं. ९५८)

का.म.न.पा.-२२, काठमाडौं, बागमती

त्यस कम्पनीको मिति २०७७/०६/१९ मा सम्पन्न विशेष साधारण सभाको निर्णय बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा २ देखि १५ सम्म तथा नियमावलीको नियम २ देखि ५२ सम्म भएको संशोधनलाई सम्बन्धित निकायको स्वीकृत लिनु पर्ने भए लिई कार्यान्वयन गर्ने शर्तमा सोको समेत अभिलेख गरी संसोधित प्रबन्धपत्र तथा नियमावलीको १ प्रति यसैसाथ संलग्न राखी पठाएको व्यहोरा मिति २०७७/०८/१५ को निर्णयानुसार जानकारी गराईन्छ ।

(राजन कुमार बस्नेत)

सहायक रजिष्ट्रार

बोधार्थ

श्री आन्तरिक राजस्व कार्यालय, काठमाडौं।
श्री नेपाल राष्ट्र बैंक, काठमाडौं।



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
कम्पनी रजिस्ट्रारको कार्यालय
(..... शाखा)
त्रिभुवनस्थ बाटमाडौं, नेपाल।

पत्र संख्या :- ७९/८०
चलानी नम्बर :- ७०६९८

मिति : २०७९-१२-१३

विषय :- पूँजी वृद्धि सहितको प्रबन्धन तथा नियमावलीमा भएको संशोधन र अद्यावधिक सम्बन्धमा।

नेपाल बैंक (लि. नं. ९५८)

का.म.न.पा.-२२, काठमाण्डौ, बागमती

त्यस कम्पनीले यस कार्यालयलाई बुझाउनु पर्ने आ.व. ०७८/७९ सम्मका विवरणहरु उपलब्ध गराएकोले सो आ.व. सम्म कम्पनी अद्यावधिक रहेको तथा त्यस कम्पनीको मिति २०७९/०९/२९ गतेको वार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीको साविकको जारी तथा चुक्ता पूँजीलाई निम्न बमोजिम कायम गर्न, प्रबन्धपत्रको दफा ५ को (क ख) थप, दफा ६ को (ख) (ग) र (घ), दफा १५(२) तथा नियमावलीको नियम ७२ को २ मा भएको संशोधनलाई अभिलेख गरी संशोधित दफा/नियमको १/१ प्रति यसै साथ संलग्न गरी पठाइएको व्यहोरा मिति २०७९/१२/१२ को निर्णयानुसार जानकारी गराइन्छ।

बिवरण	साविक	हाल कायम गरिएको
जारी पूँजी रु	१४,४०,५९,०४,८३१।३०	१४,६९,४०,२२,९२७।९०
चुक्ता पूँजी रु	१४,४०,५९,०४,८३१।३०	१४,६९,४०,२२,९२७।९०

बोधार्थ

श्री नेपाल राष्ट्र बैंक, काठमाण्डौ।

श्री नेपाल थितोपत्र वोर्ड, ललितपुर।

श्री नेपाल स्टक एक्सचेन्ज लि. काठमाण्डौ।

श्री सिडिएस एण्ड क्लियरिङ लि. काठमाण्डौ।

श्री ठुला करदाता कार्यालय, ललितपुर।

(अर्जुन खड्का)

सहायक रजिस्ट्रार

